



# बेनी नगरपालिका कार्यालय


बेनीबजार, म्याग्दी  
स्थापना: २०७१

सूचना प्रकाशित मिति:- २०७२/११/०२

## कर्मचारी आवश्यकता सम्बन्धी सूचना

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा जिल्ला विकास समिति, म्याग्दीद्वारा लागू भएको गरिवसँग विश्वेश्वर कार्यक्रमको लागि यस नगरपालिकाको वडा नं. ११ र १२ का लागि अस्थायी करारमा रिक्त रहेको सामाजिक परिचालक (स्थानीय सहजकर्ताको) पदपूर्ति गर्न जिल्ला विकास समितिको कार्यालय, म्याग्दीमा उम्मेदवार सिफारिस गरी पठाउनुपर्ने भएकोले निम्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त आव्हान गरिन्छ । दरखास्त साथ शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, अनुभव वा तालिम प्राप्त भए सो समेतको प्रतिलिपी र हालसालै खिचेको पासपोर्ट साईजको २ प्रति फोटो संलग्न हुनुपर्नेछ । रित नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कार्यवाही हुनेछैन ।

- १) विज्ञापन नं.- १/०७२-७३
  - २) पद/तह:- सामाजिक परिचालक (स्थानीय सहजकर्ता, महिला)
  - ३) पद संख्या:- १ (एक)
  - ४) स्थायी वा अस्थायी:- अस्थायी करार
  - ५) करार अवधि:- २०७३ आषाढ मसान्त सम्म ( कार्य दक्षताका आधारमा म्याद थप हुन सक्ने)
  - ६) शैक्षिक योग्यता:- प्रवेशिका परीक्षा (SLC) वा सो सरह उत्तीर्ण
  - ७) उमेर:- १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
  - ८) छनौट प्रक्रिया:- लिखित र अन्तरवार्ता
  - ९) तलब स्केल:- नेपाल सरकार मन्त्री परिषद्बाट स्वीकृत गरिवसँग विश्वेश्वर कार्यक्रम कार्यान्वयन (दोश्रो संशोधन) निर्देशिका, २०६६ ले तोके बमोजिम हुनेछ ।
  - १०) कार्य क्षेत्र:- बेनी नगरपालिका वडा नं. ११ र १२ (साविकको पुलाचौर गा.वि.स.)
  - ११) दरखास्त दिने अन्तिम मिति:- २०७२ साल फाल्गुन ९ गते (बेलुकी ४.०० बजेसम्म)
  - १२) सम्पर्क मिति:- २०७२ साल फाल्गुन ११ गते (बिहान १०.०० बजे देखि ४.०० बजेसम्म)
  - १३) लिखित तथा अन्तर्वार्ता मिति:- सम्पर्क मितिमा तोकिएको ।
  - १४) परीक्षा दस्तुर:- रु.५००।- हस्त लिखित निवेदनका साथ नगद जम्मा गर्नुपर्ने ।
  - १५) बान्धनीय योग्यता:- सम्बन्धित वडाको स्थायी बासिन्दा महिला (बुहारी), सञ्चार सीप भएको र गरिवी निवारणको कार्यक्रममा प्रतिबद्धता भएको हुनुपर्नेछ । आवेदन साथ सम्बन्धित वडाको स्थायी बासिन्दा भएको महिला (बुहारी) खुल्ने कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
  - १६) दरखास्त दिने स्थान:- बेनी नगरपालिकाको कार्यालय, सामाजिक विकास शाखा ।
- पुनश्च:- उम्मेदवारहरूले दरखास्त फारामका साथ सम्बन्धित वडा कार्यालयबाट स्थायी बासिन्दा महिला (बुहारी) रहेको सिफारिस समेत संलग्न गराउनु पर्नेछ ।

  
नेत्रप्रसाद पौडेल  
कार्यकारी अधिकृत